

## अनुसूची- २

(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



हेलम्बु गाउँपालिका

## स्थानीय राजपत्र

खण्ड: ३ संख्या: ५ मिति: २०७७/०४/२६

भाग २

हेलम्बु गाउँपालिका

बागमती प्रदेश, हेलम्बु

गाउँ कार्यपालिकाबाट पारित मिति: २०७७।०४।१४

हेलम्बु गाउँकार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको नियमावली सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०७७ सालको नियमावली नं. १

गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ लाई संशोधन गर्न बनेको नियमावली, २०७७ प्रस्तावना: गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ लाई संशोधन गर्न लाई वाञ्छनीय भएकोले गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ को नियम ७ को अधिकार प्रयोग गरि, हेलम्बु गाउँ कार्यपालिकाले यो नियमावली बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस नियमावलीको नाम "गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ संशोधन गर्ने नियमावली, २०७७" रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ को नियम १ मा संशोधन: गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५ (यस पछि “मूल नियमावली” भनिएको) नियम १ मा देहायको संशोधन गरिएको छ:-

(१) उपनियम (१) मा रहको “गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७५” को सट्टा “गाउँ कार्यपालिका कार्यविभाजन (संशोधित) नियमावली, २०७७” भन्ने शब्दहरू तथा अङ्क राखिएको छ ।

३. मूल नियमावली को अनुसूची १ मा संशोधन: मूल नियमावलीको अनुसूची ३ को,-

(१) खण्ड २ को उपखण्ड (ड) र (च) हटाइएको छ ।

(२) खण्ड ४ को रहेको “वन वातावरण तथा विपद् व्यवस्थापन समिति” भन्ने शब्दहरूको सट्टा “कृषि, उद्योग, वन तथा वातावरण समिती” भन्ने शब्दहरू राखिएको छ ।

(३) खण्ड ४ को उपखण्ड (ख) रहेको “वन तथा भु:संरक्षण” भन्ने शब्दहरूको सट्टा “उद्योग तथा उद्यमशिलता विकास” भन्ने शब्दहरू राखिएको छ ।

(४) खण्ड ४ को उपखण्ड (घ) हटाइएको छ ।

(५) खण्ड ४ को उपखण्ड “(ज) जलविद्युत, उर्जा, सडक बत्ती” थप गरिएको छ ।

(६) खण्ड ५ को उपखण्ड (घ) हटाइएको छ ।

(७) खण्ड ६ को उपखण्ड (घ) हटाइएको छ ।

४. मूल नियमावली को अनुसूची १ मा खण्ड थप: मूल नियमावलीको अनुसूची १ मा देहायको खण्ड ७ थप गरिएको छ ।

“७. महिला विकास समिति

क. लैंगिक समानता तथा सामाजिक सुरक्षा

ख. लैंगिक समानता इकाइ

ग. बालबालिका, किशोर किशोरी तथा युवा इकाइ

घ. अपाङ्गता भएका व्यक्ती तथा जेष्ठ नागरिक इकाइ

ड. रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनीकरण

च. दलित, आदिवासी, जनजाती, अल्पसंख्यक”

५. मूल नियमावलीको अनुसूची हटाइएको: मूल नियमावलीको अनुसूची २, अनुसूची ३, अनुसूची ४ र अनुसूची ५ हटाइएको छ ।

आज्ञाले

भीमराज कोइराला

प्रमुख प्रशासकीय अधिकृत

मूल्य रु. ५।- मात्र